

ੴ ਸਤਿਗੁਰ ਪ੍ਰਸਾਦਿ

# ਲਿਚਕੂ ਖਾਨਾ ਰ ਪੇਯ ਪਵਾਰਥਹਰੂ

ਕਿਰਾਤ ਧਾਕਥੁਡ ਚੁਮਲੁਡ

लिम्बू खाना र पेय पदार्थहरू

लिम्बू खाना र पेय पदार्थहरू  
Limbu Food and Drinks

**प्रकाशक:**

किरात याक्युड चुम्लुड  
केन्द्रीय कार्यालय  
महालक्ष्मीस्थान, ललितपुर

पोष्ट बक्स नं. ४५४८  
इमेल: chumlung@wlink.com.np  
वेबसाइट: www.chumlung.org.np

(किरात याक्युड चुम्लुड, जनवकालत कार्यक्रमका लागि  
एमएस नेपालको सहयोगमा प्रकाशित)

**सर्वाधिकार:** प्रकाशकमा सुरक्षित

**फोटो:** किरात याक्युड चुम्लुड र क्या. के.बी. लिम्बू

**सम्पादन:** अर्जुन लिम्बू

**प्रकाशन :** वि.सं. २०५९

**मूल्य:** रु.१००/-

**पहिलो संस्करण:** १००० प्रति ।

**ISBN:** 99933-809-8-9

## विषय सूचि

### खाना

१. च्याँखलाको भात	१०
२. ढिडों	१२
३. पपन्दा	१४
४. लुडघाकचा	१६
५. सिगोत्या र पेनागोत्या	१८
६. पेना मान्दा	२०
७. खरेड	२२

### तरकारी

१. चेम्बिखिक (किनिमा)	२४
२. किनिमाको सुम्वाक (तिहुन)	२६
३. याडबेन	२८
४. याडबेनको तरकारी	३०
५. सारग्याडुमा (ससेज)	३२
६. सिस्तु (सर्गि सुम्वाक)	३४
७. वस्यूक	३६
८. कसक्सम्पा	३८
९. फाक्साको खरुवा	४०

### अचार

१. फिलिङोको अचार	४२
२. फाँदो	४३
३. फर्सीको वियाँको अचार	४४
४. मेसु	४६

### पेय पदार्थहरू

१. मर्चा	४८
२. जाँड	५०
३. तोडबा	५२
४. सेजडबा	५४
५. छनुवा जाँड	५६

### अतिथि सत्कार

१. फुदोड	५९
२. हेना मःमा (हेना मेप्पा)	५९

## मञ्जतच्य

प्राचीनकालमा कैरात देशले परिचित नेपालको इतिहासमा सबैभन्दा लामो अवधि र सबैभन्दा बढी ३३ पुस्तासम्म राज्य गर्ने आदिवासी किरात वंशीय लिम्बूहरूको परापूर्वकालदेखि आफ्नैपन र किसिमको खानपिन छन् । यसै विषयलाई लिएर स्वदेश तथा विदेशमा समेत जानकारी दिलाउने उद्देश्यले किरात याकथुड चुम्लुडले यो पुस्तिका प्रकाशन गर्ने जमर्को गरेको हो । लिम्बू जाति र लिम्बूवान क्षेत्रबाटे जिज्ञाशा राख्ने र खोज अध्ययन गर्ने व्यक्तिहरूको लागि पनि यो पुस्तिका सहायक सिद्ध हुनेछ भन्ने मैले ठानेको छु । अन्तमा यस पुस्तिका प्रकाशनमा लागीपर्ने सम्पूर्ण याकथुड बन्धुहरूमा धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्तै जातीय पहिचान दिलाउने कार्यहरूमा वहाँहरूको निरन्तरता कायमै रहिरहोस् भनी ताग्येरा निङ्वाफुमाडमा प्रार्थना गर्दछु ।

ल.पु.उ.म.न.पा. १४  
तीखेदेवल याकथुड यक्मा  
मिति २०५९/५/२४

मञ्जुल याकथुम्बा  
अध्यक्ष  
किरात याकथुड चुम्लुड

## सम्पादकीय

लिम्बू जाति सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो । लिम्बू जातिको स्पर्शनीय (Tangible)/भौतिक र अस्पर्शनीय (Intangible)/अभौतिक सांस्कृतिक सम्पदाहरू यथेष्ट मात्रामा रहेका छन् । यस्ता सांस्कृतिक सम्पदाहरूको विश्वसामु यथोचित ढंगले प्रस्तुत गर्ने काममा भने अभाव छ । यस लिम्बू जातिको खाना तथा पेय पदार्थसम्बन्धी पुस्तिकाले सो खाँचोलाई केही मात्रामा भए पनि कम गर्दै भन्ने अपेक्षा गरिएको छ ।

विश्वका आदिवासीहरूले भौतिक नेपालका आदिवासी/जनजातिहरूले पनि आफ्नो सांस्कृतिक सम्पदा प्रदर्शन गर्ने जमर्को गरिरहेका छन् । यस्ता प्रदर्शनीबाट एकतिर संस्कृतिको संरक्षण तथा सम्बद्धन हुने आशा राखिएको छ, भने अर्कोतिर अन्य समुदायमा आफ्नो जातिको चिनारीलाई स्थापित गर्ने उद्देश्य निहित रहेको हुन्छ । जातीय भेषभूषा, मौलिक लोकगीत संगीत र लोक नृत्यहरू विभिन्न अवसरमा जस्तै भाँकी प्रदर्शनी, सांस्कृतिक कार्यक्रम आदिको माध्यमबाट जातिहरूको चिनारी दिने हेतुले प्रदर्शन गर्ने काम भइरहेका छन् । यसरी जातिहरूको चिनारी दिने क्रममा केही वर्षदेखि भने जातीय खाना र पेय पदार्थहरू खानपिन महोत्सवको (Food Festival) माध्यमबाट प्रदर्शित हुन थालेकोछ ।

आदिवासी/जनजातिको परम्परागत बसोबास क्षेत्रको भौगोलिक अवस्था, मौसम, प्राकृतिक श्रोतको उपलब्धता आदिले सम्बन्धित आदिवासी/जनजातिहरूको खानपिनको निक्यौल गरेको पाइन्छ । यसका साथै, शरीरलाई आवश्यक क्यालोरी (शक्ति) पूरा गर्न आफ्ना वरिपरीका प्राकृतिक स्रोतमाथिको उनीहरूको निर्भरताले पनि खानपिनको मौलिकता खोज्न मद्दत दिन्छ । यस आधारले एउटै भू-बनोटमा बसोबास गर्ने वा एकआपसको सामिप्यतामा धेरै कालसम्म रहेका जातिहरूको खानपिनमा खासै भिन्नता हुदैन भन्न सकिन्छ । तर यातायात, सञ्चार र सम्पर्कमा आएको तीव्र परिवर्तनले आदिवासी/जनजातिहरूको खाना र पेय पदार्थहरूमा देखिने फरकहरूमा कमी आएको छ । अझ, विश्वव्यापीकरणले आदिवासी/जनजातिको मौलिक खानपिनलाई विस्थापित गरिरहेको छ ।

विश्वव्यापीकरणले (Globalisation) हाम्रा मौलिक खाना र पेय पदार्थहरूको प्रयोगमा नकारात्मक असर परेको महसुस हुन्छ । आज विश्वव्यापीकरण मेक्डोनाल्डकरण (Macdonaldnisation) र कोकाकोलाकरण (Coca Colaisation) को रूपमा विश्व सामु आइरहेको छ । विद्युतीय सञ्चार माध्यम र खुला बजारको बुई चढेर यस्ता विदेशी खाना र पेय पदार्थहरूले हाम्रा मौलिक खानपिनहरू विस्थापित गरिरहेका छन् । आज लिम्बूहरूको “सारग्याडमा” लाई ससेसले र “थि” लाई वियरले कुनामा पुऱ्याएको अनुभव हुन्छ । यस क्रमलाई हामीबाट रोक्न नसकिने वास्तविकता त छैदैछ तर हाम्रा मौलिक खाना र पेय पदार्थहरूलाई हाम्रो हो भनेर बचाउन त सकिन्छ । जसरी विश्वव्यापीकरणको माध्यमले आज कोकाकोला भन्नाले अमेरिकाको एटलाण्टाको भन्ने बुझिन्छ र टुबोर्ग वियर भन्नाले डेनमार्कको भनेर जानिन्छ । ठीक त्यसरी नै हाम्रा खाना र पेय पदार्थहरूलाई विश्वसामु चिनाउन नसके पनि हामी आफैलाई थाहा हुनु जरूरी छ । होइन भने कुनै दिन हाम्मै उत्कृष्ट खाना र पेय पदार्थहरूका परिकारहरू पनि अर्कै नामले हाम्रो सामु आउन सक्दैन भन्न सकिन्न । विश्वव्यापीकरणको काम नै मौलिकता नष्ट गर्ने हो र एकक्षत्र सांस्कृतिक साम्राज्य कायम गर्ने पनि हो । विश्वव्यापीकरणले मौलिकता त नष्ट गर्दै नै थप आर्थिक फाइदा पनि हामीबाट नै लिने काम पनि गर्दै ।

विश्वव्यापीकरणको उर्लदो भेलमा लिम्बूहरूको खाना र पेय पदार्थहरू बारेको यस पुस्तिकाले के कति परिचय दिन सक्छ, भविष्यले नै बताउला । तर यसले लिम्बू जातिमा आफ्नो खाना र पेय पदार्थप्रतिको जागरुकता, खानपिनलाई हेरेर आफैलाई हेयको ढृष्टिले हेर्ने पराई संस्कृतिको प्रभावमा परेको मानसिकतामा भने पक्कै फरक ल्याउने छ । खानपिन जस्ता ध्यानै नजाने सामान्य विषयवस्तुमा लुकेको लिम्बू आदिवासी/जनजातिको परम्परागत ज्ञान र सीपले लिम्बू जातिको आत्मसम्मानमा पनि पक्कै बृद्धि गर्नेछ । खाना र पेय पदार्थ बनाउने तौरतरिका तथा खानपिनका व्यवहारको माध्यमबाट निश्चित रूपमा लिम्बू जातिको अभौतिक संस्कृतिहरू अभिव्यक्त हुन्छन् - त्यसको मधुरो भलक यसले दिनेछ ।

खानपिनको चर्चा गर्दा खेतीपातीको कुरा आउँछ । लिम्बूहरूले परापूर्वकालदेखि धानखेती गर्दथे भन्ने कुरा उनीहरूको चासोक (न्वागी पूजा) र उनीहरू माझ अति नै प्रचलित

धाननाचको मुन्धुमवाट पनि पुष्टी हुन्छ । यस अर्थमा लिम्बू जातिको खानामा प्रमुख भात नै हो । तथापि, भात आमरूपमा चलनचल्तीमा भएकोले यसलाई यस पुस्तिकामा समावेश गरिएको छैन् ।

खानपिनलाई खाना, तरकारी र अचारमा विभाजित गरिएको छ । यसरी तै लिम्बू जातिको परम्परागत प्रविधिवाट बनाइने पेय पदार्थलाई छुटौ राखिएको छ । खाना र पेय पदार्थहरूका साथै अतिथि सत्कार गर्ने तौरतरिकाले लिम्बू जातिको संस्कृतिमा विशिष्ट महत्व राख्दछ । त्यसैले अतिथि सत्कार गर्ने विधिहरूलाई विषेश महत्वका साथ अलगै राख्ने प्रयत्न यस पुस्तिकामा गरिएको छ ।

फिलिङ्गोको अचार, किनिमा र याडबेनको तरकारी लिम्बू जातिको अति तै मैलिक खाने कुराको रूपमा देखिन्छ । कतिपय खानेकुराहरू अन्य जातिमा पनि नभएका होइनन् । तर तिनका प्रयोग गर्ने तौरतरिकाहरूमा भने मैलिकता र आफ्नोपन निहित रहेको स्पष्ट देखिन्छ ।

खाना र पेय पदार्थ बनाउने सीप र ज्ञान एक पुस्तावाट अर्को पुस्तामा हस्तान्तरण हुने लिम्बू जातिको परम्परागत शैली लिम्बू समाजमा आजसम्म जीवित छ । लिम्बू जातिका केही खानपिनका परिकारको प्रयोग भने कम भएको तथ्य यहाँ स्वीकार्ने पर्ने हुन्छ । प्रयोगमा कमी आएको भए तापनि लिम्बू समाजका मन मस्तिष्कमा तिनका बारेमा जानकारी अद्यापी छ ।

लिम्बू जातिको प्रचलन तथा मन मस्तिष्कमा रहेका खाना र पेय पदार्थहरूलाई शब्दमा उतार्नु पर्ने आवश्यकताको महसुस गरी किरात याक्थुड चुम्लुड, केन्द्रीय कार्य समितिको मिति २०५८/५/२३ र २४ गते बसेको छैठौं बैठकले किरात याक्थुड चुम्लुड, सुनसरी जिल्ला कार्य समिति र केन्द्रीय सदस्य श्रीमती नरकुमारी लिम्बूलाई लिम्बू खानपिनको संकलन गर्ने काम सुम्पेको थियो । सो बमोजिम मिति २०५८/७/८ गतेका दिन लिम्बू जातिको खाना र पेय पदार्थहरू तयार गरी याक्थुडवाहरूको बृहत भेलामा प्रदर्शन तथा लिम्बू खानपिनको आवश्यक सामान र बनाउने तरिका संकलन गर्ने काम गरिएको हो । यस कार्यमा संलग्न कियाचुका केन्द्रीय उपाध्यक्ष बलबहादुर लिम्बू, केन्द्रीय सदस्य श्रीमती नरकुमारी लिम्बू, राष्ट्रिय परिषद सदस्य के.पी. पालुडवा लिम्बू

र कमल तिगेला लिम्बू तथा सुनसरी जिल्ला कार्य समितिका अध्यक्ष गजरधन तिगेला लिम्बू, सह-सचिव श्रीमती नन्दा चेम्जोड लिम्बू, कोषाध्यक्ष श्रीमती सरला ताप्मादेन लिम्बू, सदस्यहरू योगेन्द्र पालुंवा लिम्बू, विष्णु लिम्बू, चन्द्रबहादुर थक्लुड लिम्बूका साथै मनप्रसाद साम्याडखाम लिम्बू, केशर ताप्मादेन लिम्बू, राधा आडदेम्बे लिम्बू, मेनुका खजुम लिम्बू, सुशिला तिगेला लिम्बूहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरिन्छ । यसरी तयार गरिएको सामग्रीमा सुभाव तथा थपघट गर्नका लागि केन्द्रीय कार्य समितिको निर्णयानुसार सम्पूर्ण जिल्ला कार्य समितिमा पठाइएको थियो । यस सामग्रीलाई परिमार्जित र थप गर्ने कार्यमा सुभाव र सहयोग गर्ने सम्पूर्ण जिल्ला कार्य समितिहरूलाई हार्दिक कृतज्ञता ज्ञापन गरिन्छ ।

किरात याकथुड चुम्लुडका जिल्ला कार्य समितिहरूका साथै किरात याकथुड चुम्लुडका केन्द्रीय अध्यक्ष मंजुल याकथुम्बा, केन्द्रीय कोषाध्यक्ष योगराज वनेम लिम्बू, केन्द्रीय सदस्य हरिमान तुम्वाहाम्फे लिम्बू, राष्ट्रिय पार्षद गोविन्द आडबुड लिम्बू, राष्ट्रिय पार्षद देउमान लिम्बू, ललितपुर जिल्लाका अध्यक्ष छविलाल हाडस्त्रोड लिम्बू र कोषाध्यक्ष अगेन्द्र वनेम, काठमाडौं जिल्लाका उपाध्यक्ष कृष्णा सुब्बा र सदस्य मुना जवेगु लिम्बू, ताप्लेजुडका कोषाध्यक्ष टंक थेबे लिम्बू र तान्छोप्पा साप्ताहिकका सम्पादक अमर तुम्याड लिम्बूहरूले लिम्बू खानपिनको नाम संकलन गर्नमा महत्वपूर्ण सहयोग पुऱ्याउनु भएको कुरालाई हृदयंगाम गाँदै वहाँहरूप्रति आभार व्यक्त गरिन्छ । यसरी संकलित लिम्बू खानपिनका नामावलीका आधारमा अन्त्यमा लिम्बू खाना तयार गर्ने कामका लागि संयोजन र सहयोग पुऱ्याउनु हुने ललितपुर जिल्ला कार्य समितिका उपाध्यक्ष मकरध्वज वनेम लिम्बू र खाना तयार गर्नेहरू श्रीमती खड्कमाया वनेम लिम्बू, अमृता वनेम लिम्बू, कमला अनछुडबो लिम्बू र लालमाया तामाडका साथै तयार गरिएको सामग्रीलाई कुशलतापूर्वक फोटोमा उतार्नु हुने क्या, कुल बहादुर लिम्बूलाई नोगेन (धन्यवाद) ज्ञापन गरिन्छ ।

संक्षेपमा, यस पुस्तिकाले लिम्बू खाना र पेय पदार्थहरूको परिकार बनाउने (Recipe Book) भन्दा पनि खानपिनको सूचि प्रस्तुत गर्दछ, भन्तु उपयुक्त हुन्छ । र, भावी दिनमा लिम्बू खाना र पेयपदार्थहरूको विस्तृत परिकार निर्माण सामग्री बनाउनमा यस पुस्तिकाले महत्वपूर्ण सहयोग पुऱ्याउने छ, भन्ने कुरामा आशा गर्न सकिन्छ ।

# खाना

## १. च्याँख्लाको भात

सुकेको मकैलाई जाँतोमा पिंधेपछि ३ प्रकारको चिजहरू निकलन्छ । चामल र कनिकाको आकारमा निकलने पदार्थलाई च्याँख्ला भनिन्छ भने धुलोको रूपमा निकलने पदार्थलाई पीठो भनिन्छ । यही च्याँख्लालाई भात पकाए जस्तो प्रविधिवाट पकाएको खाद्य पदार्थलाई च्याँख्लाको भात भनिन्छ ।

### आवश्यक सामग्री

१. कसौडी वा भात पकाउने भाँडा
२. पन्यू
३. पानी

### बनाउने तरीका

१. च्याँख्लाको भात पकाउनु अघि सकेसम्म १ दिन वा १ रात भिजाउने (यसले चाँडै पाक्ने र नरम भात बन्छ)
२. भाँडामा पानी राखी च्याँख्ला राखी छोप्ने,
३. पानी उम्लन थालेपछि बेला बेला चलाउने,
४. पानी सुक्दै गए पछि च्याँख्ला पाके नपाकेको हेर्न हातमा लिई चिमोट्टने र गिलो भए पाकेको थाहा हुन्छ,
५. च्याँख्लाको भात पाकेपछि माथिवाट ५/१० मिनेटसम्म थाल वा बटुकोले छोपिदिने र कोइलाको रापमाथि च्याँख्ला भातको भाँडा राखेमा राम्ररी पाक्न मद्दत पुग्छ ।

च्याँख्लाको भात पेटमा दरिलो हुने र च्याँख्लामा गुलियोपन नहुने भएकोले शारीरिक परिश्रम गर्ने र मधुमेह रोगको मानिसहरूको लागि यो खाद्य पदार्थ लाभकारी हुन्छ । च्याँख्लाको भात दही/दूध/मही र मासु, किनामाको तिहुनसँग खाँदा स्वदिलो हुन्छ ।



## २. ढिंडो (माडतक)

मकै, कोदो, गहुँको पीठोबाट ढिंडो पकाइन्छ । लिम्बू भाषामा ढिंडोलाई माडतक भनिन्छ । दाउराको आगोमा पकाएको ढिंडो राम्ररी पाक्छ र स्वादिलो हुन्छ ।

### आवश्यक सामग्री

- |                 |                                 |
|-----------------|---------------------------------|
| १. फलामे ताप्के | २. काठको दाविलो वा धातुको पन्यू |
| ३. पीठो         | ४. पानी                         |

### बनाउने तरिका

१. ताप्केको क्षमता अनुसार करिब ३/४ इन्च जति नभरिने गरी ताप्केमा पानी राख्ने,
२. पानी भक्भक उम्लेपछि अलिअलि पीठो फत्काउनु पर्छ,
३. चलाउदा चलाउदै खोलेको रूपबाट लिटोको रूपमा आएपछि एक हातले दाविलो वा पन्यू र अर्को हातले ताप्केको विंड समाउनु पर्छ,
४. आगोको रापलाई क्रमशः कम गर्दै ढिंडोलाई १५-२० मिनेटसम्म मस्काउदै पल्टाउदै लानु पर्छ,
५. मस्काउदा मस्काउदै ढिंडोमा तेल निस्के जस्तो वास्नादार ढिंडो बनेपछि ढिंडो पाकेको बुझिन्छ,
६. पाकेको ढिंडो नसेलावस भनेर माथिबाट दाविलो वा पन्यूले लिपिदिनु पर्छ ।
७. ढिंडो पस्कंदा माथिबाट दाविलो वा पन्यूले तहैतहबाट सोहोर्दै अण्डाकार बनाई पस्किनु पर्छ ।

ढिंडो पाक्नासाथ ताततातै पस्की खाएमा मात्र स्वादिलो र रुचिकर हुन्छ । ढिंडो खास गरेर मासुको लेदो वा भोल, दही/दूध, किनिमाको तिहुन, पकाएको सिस्नोसँग खाँदा ज्यादै स्वादिलो हुन्छ । ढिंडो पकाउन ताप्केमा सजिलो हुन्छ र ताप्केमा पकाएको ढिंडो स्वादिलो पनि हुन्छ ।



### ३. पपडा

यो कोदोको पीठोको परिकार हो । पपन्दा खाजा वा खानाको रूपमा पनि खान सकिन्छ । यसलाई त्यतिकै कुरुमकुरुम खान मजा आउछ ।

#### आवश्यक सामग्री

१. एक माना कोदोको पीठो,
२. भाँडामा आधा माना पानी
३. फूल तरुलको पात वा टाँकीको पात

#### बनाउने तरिका

१. भाँडामा एकमाना कोदोको पीठो राख्ने
२. भाँडामा पानी हाल्ने र मुद्धने,
३. पीठोलाई ठिक्कको गिलो हुने गरी मुद्धने,
४. गीलो कोदोको पीठोलाई हत्केलामा लिई ठिक्कको मोटाई (जस्तै : १२ सेमी लम्बाई, ८ सेमी चौडाई भयो भने, २ सेमी मोटाई भण्डै एक हत्केला बराबर हुने गरी चेप्टो आकारको बनाउने,
५. चेप्टो आकारलाई फूल तरुलको पातले बेर्ने,
६. यसलाई आगोको खरानी सहितको भुप्रोमा हाल्ने र पुरी दिने,
७. बाहिरी भाग रातो वा कालोकालो हुँदासम्म पोल्ने,
८. पाक्यो पाकेन भनी जाँचका लागि एक छेउमा अलिकति भाँचेर हेर्ने । पाके वा नपाकेको कोदोको वास्नाबाट पनि थाहा पाउन सकिन्छ,
९. यसरी पपन्दा तयार हुन्छ ।

यो परिकार बढी पौष्टिक तत्वले भरिपूर्ण हुन्छ, कोदोमा “फलाम” तत्व बढी हुनाले फलाम तत्व कमीहुनेलाई पनि यसले राम्रो गर्दछ । नरम र गुलियो स्वाद भएकोले पपन्दा बालक र युवाहरुका साथसाथै बृद्धहरुले पनि रुचाएको पाइन्छ ।



## ४. लुड्घाक्चा

हरियो मकैबाट बनाइने लोहोरो आकारको खानेकुरा नै “लुड्घाक्चा” हो । लिम्बू भाषामा “लुड” अर्थात् दुड्गा, “काकिलक्पा” अर्थात् गोलाकार र “कुजा” अर्थात् खानेकुरा - बाट लुड्घाक्चा बनेको हो । जसको अर्थ हुन्छ - दुड्गा जस्तै गोलाकार खानेकुरा । यो आलो हरियो मकैबाट बनाइन्छ । हरियो मकै बासी भएमा त्यसमा पाइने गुलियोपना हराउँछ । त्यसैले ताजा हरियो मकैबाट मात्र लुड्घाक्चा बनाउन सकिने भएकोले यो मकै पान्ने समयमा बनाइ खाने चलन छ । लुड्घाक्चा खाजा वा खानाको रूपमा खाने चलन छ ।

### आवश्यक सामग्री

- |                             |           |
|-----------------------------|-----------|
| १. हरियो मकै (छोडाएको दाना) | २. जाँतो  |
| ३. पानी                     | ४. खोसेला |
| ५. भाँडो                    |           |

### बनाउने तरिका

१. बारीबाट ताजा हरियो मकै ल्याउने र छोडाउने,
२. छोडाएको मकै जाँतोमा पिँध्ने । जाँतोमा पिँध्ने मकै काँचो भएकोले जाँतो घुमाउन गाहो हुन सक्छ । त्यसैले अलिअलि पानी लाउँदै जाँतोको माथिल्लो भाग उचाल्दै मकैको ओझो लाउँदै पिँध्नुपर्छ ।
३. मकैको खोसेला तयार गरी सफासंग सगलो रूपमा राख्ने ।
४. पिँधी सकेको गिलो मकैलाई इच्छानुसारको आकारमा मूलतः लाम्चो आकारको बनाउने ।
५. त्यसलाई खोसेलामा पोको पार्ने र दुवै छेउलाई खोसेलाले बाँध्ने,
६. यसरी बाधिएको लुड्घाक्चालाई भाँडामा हाली पान्ने गरी उमाल्ने ।

पाकेको लुड्घाक्चा खोसेलासंगै या खोसेला खोलेर भाग लगाई खाइन्छ । लुड्घाक्चा तरकारी या अचारसंग खान सकिन्छ ।



## ५. सिगोल्या र पेनागोल्या

सिगोल्या र पेनागोल्या अचार, तरकारी आदिसँग खान सकिन्छ। जौको पीठोबाट बनेको परिकारलाई सिगोल्या र कोदोको परिकारबाट बनेको परिकारलाई पेनागोल्या भनिन्छ। सिगोल्या र पेनागोल्या बालक, युवा र बृद्ध सबैका लागि रुचिकर परिकार हो।

### आवश्यक सामग्री

१. एकमाना कोदो वा जौको पीठो लिने,
२. भाडामा आधामाना वा आवश्यक पानी हाल्ने,

### बनाउने तरिका

१. कोदो वा जौको पीठोलाई भाडामा राखी राम्ररी मुछ्ने,
२. कोदो वा जौको धुलो पीठो हराउने गरी मुछ्ने,
३. मुछ्निएको पीठोलाई हत्केलामा लिई बुढी औलाको आकारको बनाउने,
४. यसरी बनाइएको गोलाकार बस्तुहरूलाई भाँडामा पाक्दै गरेको भातमार्थि (पानी सुकेर, फोकाफोका आएको अवस्थामा अर्थात् पानी सुकेर भात फत्किन शुरु भएपछि मात्र राख्ने)
५. भात पूर्ण रूपमा पाकेपछि यो पनि पाक्नेछ। यो परिकार पाक्यो पाकेन भनी जाँच्नको लागि भचाएर हेर्दा भित्र कुनै पनि सेतो फुस्तो भाग देखिएन वा सबै रातो र ओसिलो देखापरेमा पाकेको हुन्छ, नभएमा पाकेको हुदैन।



## ६. पेना मान्दा

कोदोलाई लिम्बूहरूले खोले बनाई खाने चलन छ। कोदोको खोलेलाई लिम्बू भाषामा ‘पेना मान्दा’ भनिन्छ। पेना मान्दा खाद्य पदार्थ एवं औषधिको रूपमा खाने गरिन्छ।

### आवश्यक सामग्री

१. कोदोको पीठो
२. पानी
३. पकाउने भाँडा
४. डाङु वा काठको दाबिलो

### बनाउने तरिका

१. एक लिटर पानी बरावर दुई मुठी कोदोको पीठो भाँडामा हाल्ने र पकाउने,
२. पकाउने भाँडामा ३/४ इञ्च नभरिने गरी पानी राख्ने
३. पीठो र पानीलाई एकनासले डाङु वा काठको दाबिलोले चलाउनु पर्दछ, जसले गर्दा भाँडाको पीँधमा पीठो नटासियोस्।
४. उम्लदा उम्लदै पीठो पीठो र पानीको घोल लसिलो र बाक्तो हुँदै आउँछ।
५. उम्लन थालेको १५ मिनटपछि खानयोग्य मान्दा तयार हुन्छ।

### उपयोग:

१. सर्दी, जाडो लागेमा पेना मान्दालाई तोरीको तेलमा सुकेको लसुन वा जिम्बुमा भानी नुन खुर्सानी हालेर खाएमा सर्दी लाग्नबाट बच्न सकिन्छ।
२. रुधाखोकी लागेर घाँटी, छाती दुख्ने, कफ जस्ते आदि भएमा अदुवा, मरिच, नुन हालेर पेना मान्दा खाँदा प्रभावकारी उपचार हुन्छ।



## ५. खरेड

विभिन्न अन्नको पिठोबाट तयार गरिने रोटीहरूनै लिम्बूहरूले बनाउने खरेड हो । खरेडलाई विशेष गरी लिम्बूहरूले खाजाको रूपमा खाने गरेको पाइन्छ । कुन अन्नको पिठोबाट बनाइएको खरेड हो सोही अनुसार लिम्बूहरूले खरेडको नामाकरण गर्ने गर्दछन् । यसरी मुख्यतया: पेना खरेड, माकी खरेड, चड खरेड र क्यावो खरेड लिम्बूहरूले खाजाको रूपमा लिने रोटीहरू हुन् ।

### बनाउने तरिका

लिम्बूहरूले खरेड मुख्य गरी दुई तरिकाले बनाउँछन्-

- क) तावामा पकाउने रोटी, र
- ख) भुप्रोमा पोलेर तयार गरिने रोटी

#### क. तावामा खरेड पकाउने तरिका

१. रोजेको अन्नको पीठोलाई पानी राखेर मुच्छने । मुछेको पिठोका तरलता हातमा लिँदा बग्न सक्ने प्रकारको लेदो हुनु पर्छ ।
२. मुच्छिएको पिठोको लेदोलाई तावामा आवश्यकता अनुसारको साइज बन्ने गरी राख्ने र ढक्कनीले छोप्ने । एकदेखि साढे एक मिनेटपछि खरेडलाई फर्काउने र खरेड पाकेपछि निकाल्ने यसरी खरेड तयार हुन्छ ।

#### ख. भुप्रोमा खरेड बनाउने तरिका

१. रोजेको अन्नको पिठोलाई थोरथोरै पानी लाउदै गिलो डल्लो हुने गरी मुच्छने,
२. बेसार या भोर्लाको हरियो पातमा पातको आकारले दिएको आकार अनुसार मुछेको पीठो राखेर सबैतिर समान बाकलोपन हुनेगरी थिच्छै मिलाउने । त्यसपछि माथिवाट पातले छोप्ने,
३. त्यसरी चारैतिर पातले छोपेको काँचो खरेडलाई भुप्रो बलेको कोइला र खरानीभित्र राख्ने । करिब ५, ७ मिनेटपछि सो खरेडलाई पल्टाउने । अर्को ४, ५ मिनेटमा खरेड तयार हुन्छ । र, भुप्रो बाहिर निकालेपछि चाल्नी या नाइलोमा राखेर डढेको पात र खरानीलाई हटाएपछि खरेड खानको लागि तयार हुन्छ ।

# तरकारी

## १. चेतिबिहिक (किनिमा)

लिम्बू जातिको खानामा किनिमा वा चेतिबिहिकको महत्वपूर्ण स्थान छ । किनिमा किरात लिम्बू, राई र याक्खाहरूको खानाको एक विशेष परिकार हो । यो भटमासबाट बनाइन्छ । किनिमालाई तरकारी वा अचारको रूपमा आवश्यकता अनुसार खाने चलन लिम्बू जातिमा छ ।

### आवश्यक सामग्री

- |                  |                |
|------------------|----------------|
| १. भटमास         | २. खरानी       |
| ३. केराको पात    | ४. बाँसको डालो |
| ५. उसिन्ने भाँडा | ६. ओखली        |
| ७. मुसल          |                |

### बनाउने तरिका

१. भटमासलाई सफा गरी भिजाउने र उसिन्ने
२. उसिनेर पाकेको भटमासलाई तातो तातै ओखलीमा अलि अलि आधा टुकिने गरी कुट्ने,
३. आधा टुकिएको भटमासलाई तात्तातै अवस्थामा नै डालोमा केराको पात ओछ्याई राख्ने,
४. डालोमा राखिएको भटमासमाथि सफा खरानी छर्कने,
५. खरानी छर्केपछि न्यानो कपडाले छोप्ने र न्यानो ठाउँमा राख्ने (अरेनामाथि वा छेउमा राख्ने)
६. गर्मी ठाउँमा भए एकरात र जाडो ठाउँमा भए २ रातमा किनिमा तयार हुन्छ । किनिमा तयार हुँदा एक प्रकारको चिप्लो चिप्लो च्याल आएको देखिन्छ भने यसको एक प्रकारको बासना आउँछ ।
७. यसरी तयार भएको चेम्बेखिक वा किनिमालाई अचार वा तरकारी बनाई तत्काल खान सकिन्छ भने सुख्खा बनाई लामो समयसम्म राख्न पनि सकिन्छ ।



## २. किनिमाको सुखबाक (तिहुन)

किनिमाको विभिन्न परिकार बनाई खाने चलन लिम्बू समुदायमा छ । ती परिकारहरू मध्ये किनिमाको सुखबाक अर्थात् किनिमाको तरकारी एक हो । यो विशेषतः खानासंग खाइन्छ ।

### आवश्यक सामग्री

१. प्याज
२. अदुवा
३. लसुन
४. गोलभेडा
५. खुर्सानी आदि

### बनाउने तरिका

१. सुकेको चेम्बिखिकलाई बटकोमा भिजाउने,
२. कराईमा तेल तताउने, काटेको प्याज, अदुवा, लसुन, खुर्सानी र गोलभेडालाई हाल्ने,
३. पाँच मिनेट पछि उक्त लेदो (ग्रेवी) मा भिजाएको किनिमा हाल्ने,
४. किनिमा लेदो (ग्रेवी)मा मिसाएपछि चलाउने र फेरि पाँच मिनेटसम्म पकाउने,
५. तिहुन-तरकारी राख्ने भाँडामा खनाउने र काटेको हरियो धनियाको टुक्रा ढ्किने,
६. अब तातो तातो खानासंग खाने,



### ३. याडबेन

लिम्बू जातिको स्वादिष्ट र मौलिक खाना मध्येमा याडबेन एक हो । विशेष गरी पहाडी क्षेत्रका जंगलमा साना ठूला रुखको हाँगातिर भुण्डएको अवस्थामा पाइने भ्याउलाई लिम्बू भाषामा याडबेन भनिन्छ ।

#### आवश्यक सामग्री

१. याडबेन भ्याउ
२. खरानी
३. ठूलो भाँडा
४. मान्द्रो

#### बनाउने तरिका

१. भ्याउलाई राम्ररी केलाउने, खान नहुने भ्याउलाई छुट्याउने,
२. ठूलो भाँडामा भ्याउ राखी उसिन्ने ३ देखि ४ घण्टासम्म,
३. उसिन्दा खरानी पनि हाल्ने,
४. भ्याउ पाक्ने गरी उसिन्ने- भ्याउ पाक्दा सेतो रंगबाट खैरो र नरम बन्दछ ।
५. यसरी उसिनेको भ्याउलाई मान्द्रोमा पानी सुक्ने गरी सुकाउने,
६. यसलाई विभिन्न तरिकाले खान सकिन्छ ।



## ४. याडबेनको तरकारी

याडबेनको तरकारी भन्नाले सुँगुरको मासुसँग मिसाएर बनाइएको तरकारीलाई बुझिन्छ । याडबेनको मात्रै तरकारी भने बनाइदैन ।

### आवश्यक सामग्री

१. याडबेन
२. सुँगुरको मासु, आन्द्रा, रगत, मुटु कलेजो
३. गोलभेडा, अदुवा, लसुन, खुर्सानी आदि
४. तेल
५. प्याज

### बनाउने तरिका

१. याडबेनलाई भिजाएर राख्ने,
२. सुँगुरको मासु, आन्द्रा, कलेजो, मुटु आदिलाई सानो सानो आकारमा काट्ने,
३. कराईमा तेल राखी तताउने,
४. तातेको तेलमा प्याज हाल्ने,
५. प्याज रातो रातो भएपछि सँगुरको मासुको सानो-सानो चोकटाहरूलाई कराईमा हाल्ने,
६. मासु पाकेपछि गोलभेडा, मसला, अदुवा, लसुन खुर्सानी लगाउने,
७. त्यसपछि भिजाएर राखिएको याडबेन मासुमधि लगाउने र चलाउने,
८. याडबेन लगाई चलाएको १०-१५ मिनेट भएपछि सुँगुरको रगत लगाई चलाउदै पकाउने,
९. यसरी याडबेनको तरकारी तयार हुन्छ । याडबेनको तरकारी तोडबा, रक्सी र खानासँग खाने चलन छ ।



## ५. सारग्याडमा (ससेज)

सारग्याडमा लिम्बू जातिको विशेष प्रकारको परिकार हो । यो विशेषतः चाडपर्व वा घरमा सँगुर काट्दा बनाई खाइन्छ । भनिन्छ, आजभोलिको ससेज यसैको विकसित रूप हो ।

### आवश्यक सामग्री

- |                            |                                     |
|----------------------------|-------------------------------------|
| १. सुँगुरको ठूलो आन्द्रा   | २. धागो                             |
| ३. मासुको साना साना टुक्रा | ४. बोसो, मुटु, कलेजो, रगत           |
| ५. याडबेन                  | ६. नुन, खुर्सानी, अदुवा, लसुन आदि । |

### बनाउने तरिका

१. सुँगुरको ठूलो आन्द्रालाई सफासँग धुने,
२. सफासँग धोएको आन्द्रालाई पल्टाई एकातिर बाध्ने,
३. मासु, कलेजो, नुन, खुर्सानी, याडबेन, अदुवा, लसुन र रगतसँग राम्ररी मुछ्ने,
४. यसरी मुछेको मासु आदिलाई आन्द्रामा लगाउने र धागोले राम्ररी बाँध्ने,
५. यसलाई उम्लिएको पानीमा पाक्ने गरी पकाउने,
६. पाकेपछि बाहिर निकाल्ने,
७. यसरी बनाइएको खाने परिकारलाई नै सारग्याडमा लिम्बू भाषामा भनिन्छ ।
८. सारग्याडमालाई इच्छाअनुसार विभिन्न आकारमा काटी खान सकिन्छ ।
९. यसलाई फ्राई गरेर खाने चलन पनि छ ।




## ६. सिस्तु (सगि सुरबाक)

नेपालका पहाडी क्षेत्रमा बसोबास गर्ने अन्य जातिले भैं लिम्बू जातिले पनि सिस्तुलाई खानाकै रूपमा लिने गर्दछन् । पहाडी क्षेत्रमा बाहै महिना पाइने सिस्तु काँडायुक्त साना साना बोटहरू पोथा अवस्थामा पाइन्छ । सिस्तुलाई पौष्टिक तत्वले भरिपूर्ण खानाको रूपमा लिइन्छ ।

### बनाउने तरिका

१. सिस्तुलाई धेरै प्रकारमा पकाएर खान सकिन्छ । जस्तैः सिस्तुको पात/मुना र फुल र डाँठ ।
२. सिस्तुको कलिलो मुनालाई टिप्ने,
३. पकाउनुको लागि तेल आवश्यक पर्दैन,
४. एउटा भाडोमा पानीलाई उमाल्ने, उम्लिएको पानीमा लसुन, बेसार, नुन, टिम्बुर हाल्ने,
५. उम्लिएको पानीमा मकैको पीठो, चामल हाली पाक्नेगरी उसिन्ने,
६. मकैको पीठो र चामल पाकेपछि सिस्तु हाल्ने र राम्ररी घोल्ने (यसलाई घोल्नका लागि काठको एक प्रकारको सामान बनाइन्छ, जसलाई बोलीचालीमा फिर्के भनिन्छ ।)
७. राम्ररी सिस्तु पाक्ने गरी घोलिएपछि सिस्तु तयार हुन्छ ।
८. यसलाई तातो-तातो आवस्थामा खान राम्रो र मीठो मानिन्छ ।
९. सुकेको लसुनको जरा, सुकेको खोर्सानी, जिम्बू आदि तोरीको तेलमा पाकेको सिस्तुलाई झानेर खाँदा ज्यादै स्वादिलो हुन्छ ।



## ६. वस्त्रयुक्त

वस्त्रयुक्त लिम्बू जातिको एक विशेष प्रकारको परिकार हो । यो कुखुराको मसिनो डढेको भुत्ता र पखेटा आदीबाट बनाइन्छ । यसका लागि लिम्बू जातिले कुखुराको मासुको तयारी विशेष तरिकाले गर्ने गर्दछन् । कुखुरालाई मारेर पोलेर सफा गर्ने गरिन्छ । सफा गर्दा सानो मसिनो डढेको भुत्तालाई जम्मा गरिन्छ । यसरी जम्मा भएको डढेको भुत्ताबाट वस्त्रयुक्त बनाइन्छ । लिम्बू भाषामा “वस्त्रयुक्त” को अर्थ कुखुराको डढेको भुत्ताबाट बनेको परिकार भन्ने वुभिन्छ ।

### आवश्यक सामग्री

१. कुखुराको मसिनो अलि अलि डढेको भुत्ता
२. कुखुराको मुटु कलेजो, कुखुराको टाउको, पखेटा, आन्द्रा भुँडी, कुखुराको जाँते आदि,
३. प्याज, अदुवा, लसुन, गोलभेंडा, मसला आदि ।

### बनाउने विधि

१. कराईमा आवश्यकता अनुसार तेल तताउने,
२. काटेको प्याज तताउने
३. पहिला डढाएको भुत्तालाई टक टकाई, फेरि पोलेको भुत्ताबाट डढेको कालो निकाली, मुटु कलेजो सफा गरिएको आन्द्रा भुँडी र टाउको, खुट्टा र पखेटासँग मसिनो हुनेगरी किमा गर्ने र सो किमालाई तेलमा पकाउने, १५/२० मिनेटपछि गोलभेंडा, अदुवा, लसुन, खुर्सानी र मसला लगाई दिने र फेरि १०/१५ मिनेटसम्म चलाई-चलाई पकाउने ।
४. यसरी वस्त्रयुक्त तयार हुन्छ । यसलाई तात्तातै खान मिठो हुन्छ ।

(नोट: वस्त्रयुक्त लोकल कुखुराको मात्रै बनाइन्छ । )



## C. कस्कस्कपा

लिम्बू जातिले सुँगुर वा बड्गुरलाई मासुको विशेष स्रोतको रूपमा लिएको पाइन्छ । बढी बोसो हुने बड्गुर/सुँगुरको बोसोलाई चिल्लो या तेल पदार्थको रूपमा पनि प्रयोग गरेको पाइन्छ । सुँगुरको बोसोलाई सिधै पकाएर खान नसके पनि पछि चिल्लो या तेल पदार्थको रूपमा प्रयोग गर्नको लागि खार्ने र संकलन गर्ने चलन छ । यसरी खारेर बाँकी रहेको पाकेको बोसे मासुलाई नै लिम्बू भाषामा “कस्कस्कपा” भनिन्छ ।

### आवश्यक सामग्री

१. सुँगुरको बोसो
२. भाँडा
३. छान्ने

### बनाउने तरिका

१. बड्गुर वा सुँगुरको बोसे भागलाई भाँडामा राखेर खार्ने ।
२. पूरै बोसो खारिएर उम्लिन थालेपछि बाँकी रहेको बोसे मासुलाई छान्नेले चलाउदै हेर्ने ।
३. जबसम्म बोसे मासुको रङ्ग खारिएर रातो हुँदैन तबसम्म तताई नै रहने
४. बोसे मासु खारिएर रातो भएपछि छान्नेले सफा थालमा पसिक्ने ।
५. नून, खुर्सानीको धूलोमा इच्छाअनुसार या विना नून खुर्सानी पनि यो कस्कस्कपाको परिकार खान सकिन्छ ।



## ९. फावसाको रखरुवा

लिम्बू जातिमा सुँगुर या बँगुरको मासुलाई एउटा प्रमुख मासुको स्रोतको रूपमा लिइएको पाइन्छ । सुँगुर या बँगुरको मासुलाई नै लिम्बू भाषामा “फाक्सा” भनिन्छ । फाक्साको विभिन्न परिकारहरू मध्ये खरुवा बनाउने तरिकाले मासु जस्तो छिटै विश्रित बस्तुलाई महिनौसम्म राखेर आफ्नो आवश्यकताअनुसार समय-समयमा निकाल्दै मासुको तरकारी या अन्य परिकार बनाएर खाने चलनलाई लिम्बूहरूको मौलिक प्रविधिको रूपमा पनि लिन सकिन्छ ।

### आवश्यक सामग्री

- |                      |                                  |
|----------------------|----------------------------------|
| १. करड र फिलाको मासु | २. तेल र नून                     |
| ३. पकाउने भाँडा      | ४. राख्ने माटाको गाग्री या भाँडा |

### बनाउने तरिका

१. करडको बाथ सहितको मासु र फिला या ढाड (रिव) को मासुलाई आफ्नो इच्छा अनुसारको टुक्रा हुने गरी काट्ने ।
२. पकाउने भाँडामा तेल लाएर शुरुमा एक-एक टुक्रा गर्दै मासुलाई पाक्नेगरी खादै लान्ने । यसरी खादै लगदा आवश्यकताअनुसार नून पनि लाउदै जाने ।
३. पकाउने भाँडामा खारेको मासुका टुक्राहरू धेरै भए बाहिर निकाल्न पनि सकिन्छ यदि भाँडामा अरु अटाउन सम्म भए या बाँकी टुक्रा अटाउने भए उही भाँडोमा लाउने ।
४. मासुका टुक्राको बाथको भागबाट खारिएर आएको बोसो-तेलमा मासुका टुक्राहरू पाक्नेगरी खारेपछि एउटा सफा माटाको गाग्री या भाँडोमा बोसो तेलसहित नै खन्याएर बाहिरी धूलो आदि नपर्ने गरी खरुवा राखेको भाँडाको मुखलाई बन्द गर्ने । त्यसपछि वर्षदिनसम्म राखेर आवश्यकताअनुसार निकाल्दै इच्छा अनुसारको मासुको परिकारहरू बनाउदै खान सकिन्छ ।

# अचार

लिम्बू जातिको खानपिनमा अचार नभई नहुने परिकार हो । जाँड रक्सीसँग होस् वा खानासँग लिम्बूहरूले अचार खाने गर्दछन् । फिलिङ्गेको अचार, फाँदो, फर्सीको वियाँको अचार, किनिमाको अचार आदि लिम्बू जातिले खाने मुख्य अचारहरू हुन् ।

## १. फिलिङ्गोको अचार

लिम्बू जातिको खानपिनमा फिलिङ्गोको आचारको महत्वपूर्ण स्थान छ । भुसे कालो तिललाई लिम्बू भाषामा फिलिङ्गे भनिन्छ । यो एक प्रकारको मसिनो लाम्चो आकारको कालो रडको तेलयुक्त खाद्य पदार्थ हो । पाहुनाहरुको खानपिनमा लिम्बू समुदायले फिलिङ्गोको अचारलाई प्रायः जसो राख्ने गर्दछन् ।

### आवश्यक सामग्री

- |             |             |
|-------------|-------------|
| १. फिलिङ्गो | २. नुन      |
| ३. खुर्सानी | ४. अदुवा    |
| ५. लसुन     | ६. कागती    |
| ७. चिम्भड   | ८. खानाक्पा |
| ९. वारेक्पा |             |

### बनाउने तरिका

१. फिलिङ्गोलाई सफा गरी केलाउने,
२. कराई तताई आवश्यक मात्राको फिलिङ्गोलाई पाक्ने गरी भुट्ने,  
(पाकेको फिलिङ्गोको रडग कालोबाट खैरो खैरो देखिन्छ)
३. पाकेको फिलिङ्गोलाई नुन, खुर्सानी, अदुवा, लसुन चिम्भड, खानाक्पा र वारेक्पाको मात्रा मिलाई ढिकी वा ओखलमा पीठो भइञ्जेल कुट्ने,
४. पीठो भएपछि माथिवाट कागती वा चुक (कागतीको रस) मिलाउने,
५. यसरी बनाएको अचारलाई केही दिन महिनासम्म राखेर खान सकिन्छ ।

## २. फाँदो

फाँदो एक प्रकारको पीठो अचार हो । यो भट्मासलाई पिनेर धुलो बनाई बनाइन्छ।

### आवश्यक सामग्री

१. भट्मास
२. नुन
३. खुर्सानी
४. सिर्पोडमा
५. कागतीको चुक

### बनाउने तरिका

१. आवश्यक मात्राको भट्मासलाई भुट्ने,
२. भुटेको भट्मास पाकेपछि नुन, खुर्सानी, सिर्पोडमा राखी पीठो बनाउने,
३. यसमा आवश्यकता वा चाहनाअनुसार कागतीको चुक वा रस लगाउन सकिन्छ
४. यसरी बनाइएको फाँदोलाई केही दिनसम्म राखेर खाने चलन छ ।

फिलिङ्गे र फाँदोको अचार कांक्रा र मुलासँग साँधेर खाने चलन छ । विवाह तथा बर्खान्त जस्ता ठूलो जनसमुहलाई फिलिङ्गे वा फाँदोको अचार कुभिण्डोको मसिनो टुक्रामा साँधेर दिने चलन छ । यसरी बनाइएको अचारलाई लिम्बूहरू ‘फुत्रामाको अचार’ भन्दछन् ।

### ३. फर्सीको वियाँको अचार

फर्सीको वियाँको धुलो अचार खाजा, खाना र तोडबासँग खाने गरिन्छ ।

#### आवश्यक सामग्री

१. एक माना सुकेको फर्सी
२. नुन, खुर्सानी
३. चिम्भड र खानाक्पा
४. कागतीको चुक

#### बनाउने तरिका

१. फर्सीको वियाँलाई कराईमा भुट्ने,
२. वियाँ रातो-रातो वा पाकेको बास्ना आएपछि निकाली ओखलीमा हाल्ने,
३. नुन, खोर्सानीको मात्रा मिलाई ओखलीमा हाल्ने
४. चिम्भड र खानाक्पा कम मात्रामा हाल्ने यसले अचारलाई बास्नादार बनाउँछ ।
५. सबैलाई मिसाएर चलाउँदै धुलो हुनेगरी कुट्ने ।

यसरी फर्सीको वियाँबाट अचार तयार हुन्छ । यसलाई खाजा, खाना, पाहुनापात आउँदा तोडबासँग लिम्बू समाजमा खाने चलन छ ।

फर्सीको वियाँको अचार धेरै समयसम्म राखी खान सकिन्छ ।

फर्सीको वियाँको अचार भैं तीते वा चुच्चे करेलाको वियाँको अचार बनाई खाने चलन पनि छ ।



## ४. लेसु

मेसु लिम्बूहरूको एक प्रचलित तरकारी र अचारको परिकार हो । यो भालु बाँस, चोया बाँस वा निगालोको तामाबाट तयार गरिन्छ । बाँसले वर्षको एकपल्ट मात्रै तामा दिने भएकोले यो मौसमी प्रकारको तरकारी या अचार जस्तो देखिएता पनि यसलाई माटाको गाँग्री या अन्य भाँडामा राखेर अरु समयमा पनि खान सकिन्छ ।

### आवश्यक सामग्री

- |                |  |
|----------------|--|
| १. बाँसको तामा | २. रायोको बीउ दाना                       |
| ३. मेर्थी      | ४. नून                                   |
| ५. तेल         | ६. माटाको गाँग्री, भाँडो या काँचको भाँडा |

### बनाउने तरिका

१. बाँसको तामाको बाहिरी भागलाई ताढेर फ्राक्टे
२. बाहिरी भाग ताढेर रहेको तामालाई पातलो गरी टुक्रा टुक्रा बनाउने र सो टुक्राहरूलाई नून छर्केर भिजाउने । केही समयपछि तामाबाट पानी निस्किए जस्तो हुन्छ ।
३. रायोको बीऊ दाना, नून, सुकेको खुर्सानी पिसेर धूलो बनाउने र तामामा उक्त धूलो मिसाउदै मोल्ने ।
४. तेलमा मेर्थीलाई भुराएर भान्ने त्यसपछि तेल सेलाएपछि तामामा राखी मोल्ने ।
५. सफा माटोको भाँडो या शिशीलाई सफा कपडाले पुछेर तामालाई राख्ने र हावा नपस्ने गरी मुख बन्द गर्ने । २ महिनापछि मेसु तरकारी या अचारको रूपमा खान तयार हुन्छ ।

# પેણ પદાર્થ

## १. मर्चा

लिम्बू जातिले पेय पदार्थको रूपमा जाँड प्रयोग गर्दछन् । जाँड बनाउनका लागि आवश्यक पदार्थ बनाउने लिम्बू जातिको आफ्नै मौलिक पराम्परागत प्रविधि छ । जाँड बनाउन आवश्यक पदार्थलाई लिम्बूहरू आफ्नो भाषामा खेसुड भन्दछन् । खेसुड बनाउनका लागि लिम्बूहरूले परम्परागत ज्ञानका आधारमा विभिन्न प्रकारका वन्य जडिबुटी प्रयोग गर्दछन् ।

### आवश्यक सामग्री

१. खेदेत् (अधिगाड)- एक प्रकारको विरुवा (जसको जराको बोक्रा),
२. निस्सेलेक्ना फुड- एक प्रकारको फूल र फूलको डाँठ समेत,
३. पिपिप्पा फुड- एक प्रकारको फूल जसको लहरा हुन्छ,
४. चडजिप्पा फुड- यो एक प्रकारको भार हो,
५. अदुवा
६. खुर्सानी
७. चामलको पीठो आदि ।

### बनाउने तरिका

१. चामलको पीठो बनाउने
२. खेदेतको जराको बोक्रा, निस्सेलेक्ना फुड, पिपिप्पा फुड, चडजिप्पा फुड, अदुवा खुर्सानी आदिलाई धुलो हुने गरी ओखलमा कृट्ने,
३. चामलको पिठोसंग खेदेतको बोक्रा आदिलाई मुच्छने
४. पीठोलाई रोटी बनाउने ।
५. पीठोको रोटीको बीचमा बलिरहेको कोइला राखिन्छ,
६. रोटीलाई उन्यू (लिम्बू भाषामा कात्ताक्वा) वा परालमा गुम्साएर राखिन्छ ।
७. करिब तीन चार-दिनपछि रोटी सुक्छ । सुकेको रोटी नै मर्चा हो ।



## २. जाँड

लिम्बू जातिको खानपिनमा जाँडको महत्वपूर्ण स्थान रहेको छ । जाँडलाई तोडवा, छनुवाका साथै रक्सी बनाई खाने चलन लिम्बू समुदायमा छ । लिम्बू जातिले खाजा तथा पेय पदार्थको रूपमा जाँडको प्रयोग गर्दछन् । जाँडलाई लिम्बू भाषामा “थि” भनिन्छ । लिम्बू जातिको सामाजिक संस्कारका विधि सम्पन्न गर्नका लागि समेत जाँडलाई आवश्यक पदार्थको रूपमा लिइन्छ । जाँड बनाउने लिम्बू जातिको आफ्नै परम्परागत प्रविधि छ ।

### आवश्यक सामग्री

१. कोदो २. मर्चा ३. थुम्से ४. घ्याम्पा ५. मान्द्रो ६. केराको पात र उन्यू

### बनाउने तरिका

१. पाकेको कोदोलाई सुकाई ढिकी वा ओखलमा कोदोको बाहिरको बोका र कोदोको दाना छुटिने गरी कुट्ने,
२. बोका र कोदोको दाना छुट्याउन कोदोलाई सफा पानीमा पखाली कोदोको बोक्रालाई फ्याल्ने,
३. कोदोलाई पाक्ने गरी पकाउने र पकाएको कोदोलाई मान्द्रोमा फिजाउने/सेलाउने,
४. मनतातो भएपछि चाहिने जति धुलो मर्चा छर्कदै चलाउने,
५. मर्चा मिलाइसकेर मनतातो अवस्थामा नै थुम्सेमा पात ओछाई राकेको कोदोलाई थुम्सेमा लगाउने । यसलाई बोलीचालीको भाषामा ‘उठाउने’ भनिन्छ ।
६. थुम्सेभित्र २-४ वटा कोइला राख्ने परम्परा छ । यसले जाँड राम्रो मीठो हुन्छ भन्ने लिम्बू जातिको विस्वास छ । त्यसपछि थुम्सेलाई कपडाले छोपिदिने,
८. थुम्सेमा राखिएपछि स्थान अनुसारको तापकमको आधारमा एक दिन एक रात वा २-३ दिनसम्म राख्नु पर्दछ । यस अवस्थालाई लिम्बू भाषामा ‘कुप्मा’ गर्नु भनिन्छ ।
९. कुप्मा गरेपछि २-३ दिनमा उठ्छ । त्यतिबेला गुलियो र तातो तातो हुन्छ । यसलाई लिम्बू भाषामा ‘थिपोगे’ भनिन्छ । त्यसपछि घ्याम्पामा त्यो जाँड राखिन्छ । घ्याम्पामा राखिएको कम्तीमा हप्तादिनपछि जाँडलाई तोडवा वा छनुवा बनाई खानको साथै रक्सी पार्न मिल्छ ।



### ३. तोडबा

लिम्बु जातिको खानपिनमा तोडबा अत्यन्त प्रचलित र महत्वपूर्ण पेय पदार्थ हो । लिम्बू जातिले पहुनाहरुलाई सम्मान सत्कार गर्न तोडबा दिने गर्दछन् । तोडबा गोलाकार काठको ढुङ्गो हो । यसलाई पित्तल वा चाँदीको पाताले वरिपरि बेहेर हेर्नलाई आकर्षक बनाइएको हुन्छ । यस ढुङ्गोमा मिल्ने गरी प्वाल सहितको विर्को बनाइएको हुन्छ । विर्कोको प्वालवाट बाँस वा मालिङ्गोको पिपा (लिम्बू भाषामा पिछ्ड) - जसबाट कोदोको गेडा नछिर्ने गरी प्वाल बनाइएको हुन्छ । छिराई जाँडको रस तानी पिउने गरिन्छ । पिछ्ड बाँस वा मालिङ्गोको टुप्पा पट्टीको भागमा दुईतर ताढ्हेर प्वाल बनाइएको हुन्छ । परापूर्वकालमा पारामालाई जाँड बनाई तोडबामा प्रयोग गरिन्थ्यो भन्ने भनाई बुढापाकाहरुको रहेको छ । हिजोआज कोदोको जाँड बनाइ खाइन्छ ।

#### आवश्यक सामग्रीहरू

१. कोदोको जाँड तोडबाको आकार अनुसार २. तातो पानी

#### तोडबा तयार गर्ने तरिका

१. तोडबाको एक चौथाइ भागमा उम्लिएको तातो पानी राख्ने ।
२. तातो पानी राखेको तोडबामा जाँडको छोक्रा राख्ने ।
३. जाँड राखेको आधा घण्टा पछि तोडबा खान रास्तो हुन्छ ।

#### खाने तरिका

१. तोडबा सहित पानी भरेको लोटामा पिपा राखिएको हुन्छ ।
२. पिपालाई तोडबाको विर्कोबाट छिराउनु पर्दछ ।
३. पहिलो पटक पिपाको टुप्पामा दायाँ हातको चौर औलाले थिची जाँडको रस निकाल्नु पर्दछ । यसले पिपा सफा हुन्छ ।
४. पिपालाई पुनः तोडबामा राखी पिपाको सहायताले रस लिने ।
५. तोडबामा पानी सके पछि फेरी तातो पानी राख्ने ।
६. यसरी एउटा तोडबामा चार पाँच पटकसँग तातो पानी राखी जाँडको रस नसकिन्जेल खान सकिन्छ ।



## ४. सेजडवा (रक्सी)

रक्सी लिम्बू जातिले प्रयोग गर्ने पेय पदार्थहरू मध्ये एक हो । लिम्बू जातिले आफ्नो सामाजिक संस्कार र अन्य विधिहरूमा समेत रक्सीको प्रयोग गर्दछन् । लिम्बू भाषामा रक्सीलाई “सेजडवा” भनिन्छ । सेजडवा छिप्पिएको जाँडबाट बनाइन्छ । सेजडवा बनाउने लिम्बू जातिको आफ्नै मौलिक परम्परागत प्रविधि छ ।

### आवश्यक सामग्री

- |                                  |                  |         |
|----------------------------------|------------------|---------|
| १. फोसी (झूतो आकारको भाँडा)      | २. बाता          | ३. नानी |
| ४. पैनी (लिम्बू भाषामा यागाड्मा) | ५. फेटा (कपडाको) |         |

### बनाउने तरिका

१. छिप्पिएको जाँडलाई फोसीमा राखी घोल्ने - यसलाई पासा राख्ने पनि भनिन्छ । पासा राख्ना अलिकरित खरानी र मर्चा फोसीमा राखिएको जाँडमा पानी थपी १/२ दिन राख्ने,
२. रक्सी बनाउन फोसीलाई चुलोमा राख्ने र पिंथमा प्लाईचाल भएको यागाड्मा राख्ने,
३. यागाड्मा भित्र नानी राख्ने - यसमा रक्सी जम्मा हुन्छ,
४. नानीको माथितिर यागाड्मामा अडिनेगरी बाता राख्ने,
५. यागाड्माको मुख र बाता जोडाइको वरिपरी बाहिरबाट कपडाले बेर्ने (यसले वाफ बाहिर जानबाट रोक्छ),
६. यागाड्माको पिंथ र फोसीको मुखको जोडाइमा खरानी पानीमा मुछ्रेर वरिपरी लिजे (यसले जाँडको वाफ बाहिर आउन रोक्छ),
७. बातामा चिसो पानी राख्ने,
८. फोसीमा राखिएको जाँड उमिस्एर वाफ भई माथि उठाउन र बाताको चिसो पानीको कारणले पानी भई नानीमा जम्मा हुन्छ ,
९. यसरी जाँडको वाफबाट पानी भई जम्मा भएको तरल पदार्थ नै रक्सी हो,
१०. बातामा राखिएको चिसो पानी तातो भए पछि फाली चिसो पानी राख्नु पर्छ । यो प्रक्रियालाई पटक पटक दोहोर्याउनु पर्छ । यसको आधारमा तीन पटक पानी फेरेको रक्सीलाई ‘तीनपाने’ र सात पटक फेरेको रक्सीलाई ‘सातपाने’ भन्ने गरिन्छ । सामान्यतः सातपाने रक्सी बनाउने चलन छ ।



## ५. छनुवा जाँड

जाँडको छोक्रालाई पानीमा धोलेर तयार गरिएको जाँडलाई छनुवा जाँड भनिन्छ । लिम्बू जातिमा हतारको समय र मेलापातमा यस तरिकाले जाँड बनाई खाने चलन छ ।

### आवश्यक सामग्री

१. आवश्यकता अनुसार जाँडको छोक्रा
२. तातो वा चिसो पानी मौसम अनुसार
३. चार पाँच लिटर पानी अटाउने भाँडा
४. बाँसको छान्ने जाली

### छनुवा जाँड बनाउने तरिका

१. जाँडको छोक्रा आवश्यकता अनुसार लिने
२. जाँडको छोक्रालाई भाँडामा राख्ने र
३. भाँडामा राखिएको जाँडको छोक्रालाई हातले माडी जाँडको रस निकाल्ने
४. रस बाक्लो भएमा पानी थन्ने र
५. जाँडको छोक्रावाट रस छान्नका लागि बाँसको जालीमा जाँड राख्ने र अर्को भाँडा थाप्ने ।
६. यसरी छनुवा जाँड खानका लागि तयार हुन्छ ।

# आतिथि सत्कार



लिम्बू जाति अतिथि सत्कार गर्ने सवालमा साहै सम्वेदनशील हुन्छन् । अतिथिको मान सम्मान भौतिक रूपमा प्रसस्त खानपिन दिएर मात्र होइन मानसिक रूपमा आदरभाव र मनोरन्जन प्रदान गरेर अतिथिलाई सत्कार गर्नु पर्छ, भन्ने सामाजिक मूल्य र मान्यता लिम्बू जातिको रहेको छ । लिम्बू जातिको अतिथि सत्कार गर्ने परम्परागत रीतिरिवाजले उनीहरूको ऐतिहासिक गौरव, सम्पन्नता र सभ्यता अभिव्यक्त भएको पाइन्छ ।

अतिथि सत्कारका निम्न रीतिरिवाजले लिम्बू जातिको सभ्यता भल्काउँछ :

१. फुदोड
२. हेना मःमा (हेना मैप्पा)

## १. फुदोड

फुदोड अति नजिकका आफन्त साहसरी वैवाहिक सम्बन्ध भएकालाई सम्मान गरिने सत्कार हो । वैवाहिक सम्बन्ध भएका आफन्त भन्नाले सम्योगी सम्पर्कीय ज्ञाँ आदि पर्दछन् । फुदोडमा पाहुनाहरूलाई विशेष गरी खसी काटी सम्मान गरिन्छ । खसी काट्न अघि पहुनाहरू बसेको स्थानमा खसी ल्याएर राखिन्छ । खसीलाई पहुनाहरू सामुन्ने ल्याउनका कारण बारेमा पहुनाहरूलाई घरमूलीको तर्फबाट केही कुराहरू भनिन्छ । पहुनाहरूका तर्फबाट प्रत्युत्तरमा केही कुरा भनेपछि खसीलाई बाहिर लगी काटिन्छ । फुदोड प्रयोजनका लागि काटिने खसीको घाँटी छिनाइदैन । यसलाई घाँटी रेट्रेर काट्ने चलन छ । फुदोड पहुनाहरूलाई विदा गरिने दिनमा मात्र दिइन्छ ।

यसरी काटिएको मासु पहुनालाई जाँड रख्सीसँग राखी हेना मःमा गरी दिइन्छ । फुदोडका लागि काटिएको खसीको अगाडीको दायाँ खुटासहित टाउको पाहुनाहरूलाई दिई पठाउने चलन छ । यसरी दिइएको फुदोडमा अगाडीको टाउकाको साथै अनिवार्य रूपले मुटु कलेजो, आन्द्राको सा-सानो टुका अर्थात् भित्री भागका सम्पूर्ण अड्गका केही भागहरू बाँसको चोयामा उनेर राखिन्छ । यो फुदोड पहुनाले लिएर आफ्नो घर लानु पर्छ ।

फुदोड विवाहमा केटीको तर्फबाट आएका लोकन्दीहरूलाई पनि दिइन्छ । फुदोड पहुना गए पिच्छे भने दिइदैन ।

## २. हेना मःमा (हेना मेप्मा)

लिम्बू जातिको पाहुना (तरेवा/तरेमा) हरूलाई खाना दिंदा अपनाइने तौरतरिका आफ्नै ढंगको छ । लिम्बू जातिमा पहुनाहरूका अगाडि खाना राखी सकेपछि खाना, भेटघाटको सन्दर्भ आदिको उल्लेख गर्दै पाहुनाहरूलाई खाना खानका लागि हिम्दाडबा (घरमूली) वा उसको तर्फबाट अनुरोध गर्ने र अनुरोधको प्रत्युत्तरमा पहुनाहरूका तर्फबाट जेष्ठ



पहुनाले लयबद्ध रूपमा आ-आफ्ना भनाई राख्ने चलन छ । यसरी पाहुनाहरूको सत्कारमा खाना खान अनुरोध गर्दा र अनुरोधको प्रत्यक्तर दिइदा भनिने लयबद्ध भनाईलाई लिम्बू भाषामा ‘हेना मःमा’ वा ‘हेना मेप्पा’ भनिन्छ ।

१. साइनो र उमेरको हिसाबले ठूलो सानो वा आदर गर्नु पर्ने, मान सम्मान गर्नु पर्ने मान्यता लिम्बू समुदायको रहेकोछ । त्यस अनुसार हिम्दाडबा (Host) हरूले पनि पाहुनाहरूको खाना खान बस्ने स्थानहरूको आवश्यक व्यवस्था गरेको हुन्छ । खानाको लागि घर भित्र सबैभन्दा अघि उमेर वा साइनोले जेठो मान्छे लाग्नु पर्छ र अन्यहरू आफ्नो र उमेरको जेष्ठता अनुसार पछि लाग्नु पर्दछ ।
२. पहुनाहरूलाई खान राख्न अघि पानी राख्ने चलन छ । यसरी राखिने पानी दाहिने पट्टी राख्नु पर्दछ । लिम्बू जातिहरूले खाना दुइ प्रकारले पहुनाहरूलाई दिने चलन प्रचलनमा छ ।



पहिलो,

पाहुनाहरूको लागि बस्ने व्यवस्था गरे अनुरुप खानाहरू पाहुना बस्न अधि नै राखिदिने र दोश्रो,

पाहुनाहरूलाई साइनो र उमेरको जेष्ठता अनुसार खानाहरू राख्दै जाने चलन छ । यसरी खानाका विभिन्न परिकार राख्दा मुख्य खाना शुरुमा राख्नु पर्ने हुन्छ । खाना राख्दा दुई हातले राखी सेवा अर्थात् नमस्कार गर्नु पर्दछ । लिम्बू जातिमा एक हातले दिने वा लिने गरियो भने असभ्य र अनादर गरेको मानिन्छ । कुनै बस्तु वा चिजविज साहै सानो आकारको भएमा वा दुई हात प्रयोग गर्न नमिल्ने भएमा दाहिने हातले सो बस्तु दिनु पर्दछ । यसरी दिंदा पनि बायाँ हातले दायाँ हातलाई छोएर दिनु पर्दछ अर्थात् दुई हातले नै बस्तु दिइएको जस्तो देखिनु पर्दछ ।

यसरी सबै खानाहरू पहुनाहरूको अधि राखिसकेपछि घरमुलीले वा वंशका मूली वा जेष्ठ मान्छेले हेना मःमा गर्छन् र यसको उत्तरमा पहुनाको तर्फबाट जेष्ठ पहुनाले

प्रत्यक्तर दिन्छ ।

उदाहरणका लागि-

घरमूली:

आदाडबा / आदाडमासे, मेन्जोरो ।

आख्खेचोक्मा सिक्वावुड (सगिवुड) लिडमेदेत्तेन, तुखेवा चिडमेदेत्तेन् ।

नाम्सःक्मारे चाहा? मारे, हाडसेप्पारे याडहा? मारे ।

हेक्केल्ले चोगुल्ले,

कम्भरक् सुक्तुम्बे, कुजानुसाड कुजाफेन्छाड मेन्जो तेम्सुम् चाम्लोभाड हुक फाक्तुडलो,

आदाडबा / आदाडमासे ।

अर्थात्,

पाहुना मान्यजनहरू हो,

दुःख सुखको कुरा ।

के गर्नु र सिस्तुको बोट चढ्न सकिदैन, दुःख लुकाउन सकिदैन । खडेरी परेर अन्न

पानी भएन, तिरो तरानले गर्दा रूपैयाँ पैसा पनि सकियो ।

त्यसैले गर्दा,

यति मात्र सक्यौं, मिठो भए पनि नमिठो भए पनि दुःख सुख लिनुहोस् है भनी

दुइ हात जोडी विन्ती गर्दछु, पाहुना मान्यजनहरू हो ।

पाहुनाको तर्फबाट जेष्ठ व्यक्तिः

आदाडबा / आदाडमासे,

मेन्जोरो केलरी ।

सिक्वावुड (सगिवुड) लिडमेदेत्तेन, तुखेवा चिडमेदेत्तेन ।



नाम्सेक्मारे चाहा ? मारे, हाडसेप्मारे याडहा? मारे केलरी।  
कर, क?यो आनीगे तकओ ओमतुम्बेल्लेग आखेइया।

आनीगे ग कम्भ्याककाड चाहा ? मेजोगेन्वा ओकआ आदाडवासे।

अर्थात्,

हजुर पाहुना महानुभावहरू,  
दुःख सुख भन्नुहुन्छ, सिस्तुको बोट चढन सकिन्दैन्, दुःख लुकाउन सकिन्दैन।  
खडेरीले अन्न पानी सप्रिएन, तिरो तरानले गर्दा रूपैयाँ पैसा पनि सकियो भन्नु  
हुन्छ।

तर, यहाँ हाम्रो खानामा हेर्दा त कसो हो हामीलाई त यती पनि नचाहिने थियो, हुन्छ  
नै हजुर।

हेना मःमा गर्दा अनेक तुक्राहरू आफ्नो अवस्था बताउन प्रयोग गरिन्छ । आफ्नो यथार्थता बताउन लिम्बूहरू घुमाउरो पाराले हेना मःमा गर्दा व्यक्त गर्दछन् । दुवै तर्फको हेना मःमा सकिएपछि पाहुनाहरू तर्फको जेष्ठ व्यक्तिले खाना खान शुरु गरेपछि मात्र अन्य पाहुनाहरूले खाना खान शुरु गर्दछन् ।

३. खाना थप्दा पनि शुरुमा खानाको मुख्य परिकार र क्रमशः अन्य परिकार थप्ने चलन छ । यसमा कुन पहिला सकियो त्यो नथपी सामान्यतः परिकारको क्रम अनुसार थप्ने चलन छ । खाना थालमा राखेर थप्ने गरिन्छ भने तरकारी बटुकामा राखी थप्ने चलन छ । यसरी थप्ने क्रम पनि जेष्ठबाट नै शुरु हुन्छ ।
४. पाहुनाहरूमा जेष्ठ मान्छेले खाना खाइसकी नउठिन्जेलसम्म अन्य पाहुनाहरूले पर्खेर वस्नु पर्ने चलन लिम्बू जातिको रहेको छ । अर्थात्, सबैजना एकैसाथ खाना खाने ठाउँबाट उठ्ने चलन छ ।

लिम्बू जातिमा हेना मःमाको आफ्नै विशिष्ट महत्व रहेको छ । हेना मःमाले पाहुनाहरूलाई खानापिन मानसम्मान र आदरपूर्वक दिनुपर्छ भन्ने सामाजिक मान्यता लिम्बू जातिको संस्कृतिमा रहेको देखाउँछ ।

